



निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड

Nirdhan Utthan Laghubitta Bittiya Sanstha Limited

“नेपाल राष्ट्र बैंकबाट “घ” बर्गको इजाजतपत्र प्राप्त संस्था, ७७ जिल्लामा शाखा भएको”

Naxal, Kathmandu, Nepal, Phone No.: 01-4413711, Email: info@nirdhan.com.np

UNAUDITED FINANCIAL RESULTS (Quarterly)

As at the end of Second Quarter (29/09/2077) of the fiscal year 2077/078 (2020/2021)

Rs. In '000'

S.N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital and Liabilities	26,586,554	24,870,667	24,799,649
1.1	Paid up Capital	1,500,000	1,500,000	1,500,000
1.2	Reserve and Surplus	2,889,304	2,274,262	1,510,051
1.3	Borrowings	6,470,773	6,050,737	8,049,570
1.4	Deposits	14,708,563	14,000,797	12,320,447
1.5	Income Tax Liability	24,511	-	173,218
1.6	Other Liabilities	993,403	1,044,871	1,246,363
2	Total Assets	26,586,554	24,870,667	24,799,649
2.1	Cash and Bank Balance	378,525	824,805	351,262
2.2	Money at Call and Short Notice	407,538	1,594,036	1,534,983
2.3	Investments	1,849,208	550,466	920,466
2.4	Loan and Advances	22,947,132	20,433,447	20,509,764
2.5	Fixed Assets	182,283	184,110	188,915
2.6	Other Assets	821,868	1,283,803	1,294,259
3	Profit and Loss Account	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
3.1	Interest Income	1,689,003	772,047	1,733,487
3.2	Interest Expenses	649,147	333,788	831,377
	A. Net Interest Income	1,039,855	438,259	902,110
3.3	Fees, Commission and Discount	9,599	2,193	9,984
3.4	Other Operating Income	260,260	66,376	254,804
3.5	Foreign Exchange Gain/Loss (Net)	-	-	-
	B. Total Operating Income	1,309,714	506,828	1,166,898
3.6	Staff Expenses	347,700	180,740	393,530
3.7	Other Operating Expenses	60,978	69,061	66,168
	C. Operating Profit Before Provision	901,036	257,027	707,200
3.8	Provision for Possible Losses	810,265	536,316	67,356
	D. Operating Profit	90,772	(279,289)	639,844
3.9	Non Operating Income/ Expenses (Net)	11	-	1,706
3.10	write Back of Provision for Possible Loss	-	-	-
	E. Profit From Regular Activities	90,783	(279,289)	641,550
3.11	Extraordinary Income/ Expenses (Net)	-	-	-
	F. Profit before Bonus and Taxes	90,783	(279,289)	641,550
3.12	Provision for Staff Bonus	9,078	-	64,155
3.13	Provision for Tax	24,511	-	173,218
	G. Net Profit/ Loss	57,193	(279,289)	404,177
4	Ratios	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
4.1	Capital Fund to RWA	11.10%	11.09%	11.68%
4.2	Non Performing Loan (NPL) To Total Loan	15.15%	12.89%	1.53%
4.3	Total Loan Loss Provision to Total NPL	49%	53%	136%
4.4	Cost of Funds	6.28%	6.62%	8.50%
4.5	Credit to Deposit Ratio	156%	146%	166%

* The above figures are subject to change upon otherwise instructions from Statutory Auditors & Supervising Authority.

ब्याजदर

निकषेपमा : वार्षिक : ६ % देखि ९ % सम्म

कर्जामा : वार्षिक : १० % देखि १५ % सम्म

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित)

आ.व. २०७७/०७८ को दोश्रो त्रैमासिक अवधिको विवरण

१. वित्तीय विवरण:

(क) त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।

(ख) प्रमुख वित्तीय अनुपातहरू

प्रति शेयर आम्दानी	मूल्य आम्दानी अनुपात	प्रति शेयर नेटवर्थ	प्रति शेयर कूल सम्पत्तिको मूल्य	तरलता अनुपात
७.६३	१७६.२४	२९२.६२	१,७७२.४४	१२.९४%

२. व्यवस्थापकीय विश्लेषण:

(क) त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण: आ.व. २०७७/०७८ को दोश्रो त्रैमासिक अवधिमा संस्थाको मौज्जात, तरलता, कर्जा लगानी र बचत परिचालनमा कोभिड-१९ को महामारीले गर्दा व्यवस्थापनले आँकलन गरेअनुसारको नतिजा प्राप्त गर्न सकिएको छैन ।

(ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण: यस वित्तीय संस्थाले देशका ७७ वटै जिल्लामा १८१ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच नपुगेका दुर्गम स्थानीय तहलाई प्राथमिकतामा राखिएको छ । यस त्रैमासको अन्तसम्ममा यस वित्तीय संस्थाले कूल ३,७५,१८२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ ।

ग्राहक सदस्यहरूको उद्यमशीलता विकास गर्न व्यावसायिक साक्षरता तथा सिप विकास तालिम प्रदान गर्ने कार्य प्राथमिकताका साथ निरन्तर भैरहेकोमा हाल आएर कोभिड-१९ को महामारीको कारण कठिनाईका बावजुत पनि सम्भव भएसम्म निरन्तरता दिईएको छ । कर्मचारीको क्षमतामा अभिवृद्धि गरी कार्यकुशलतामा अभिवृद्धि गर्न, उत्पादकत्व बृद्धि गर्न, तथा कार्यक्रमलाई थप प्रभावकारीरूपमा संचालन गर्न कर्मचारीलाई आवश्यक तालिम तथा अन्तरक्रियामा संलग्न गराई कर्जा तथा कार्यक्रमको गुणस्तर कायम गर्न जोड दिईएको छ । सेवाग्राहीको समय सापेक्ष चाहाना र आवश्यकता अनुसार सेवालाई परिस्कृत गरि थप ग्राहकमैत्री हुन व्यवस्थापन प्रतिबद्ध छ ।

(ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण : हाल कोभिड-१९ को महामारी तथा संक्रमणको कारणले संस्थाको कारोवार सुचारुरूपमा संचालन गर्न कठिनाई भई रहेको परिप्रेक्षमा अपेक्षित लक्ष्य, नाफा तथा नगद प्रवाहमा गहिरो असर पर्ने देखिन्छ । लघुवित्त संस्थाहरूमा देखिएको कर्जाको दोहोरोपनाले ग्राहकको क्षमताभन्दा बढी कर्जा लगानी र यसको सदुपयोगिता आदि कारणले संस्थालाई असर पर्ने देखिन्छ । तथापी संस्थाको विगतको अनुभवलाई प्रयोग गरि जोखिम न्यून गर्न सकिने कुरामा व्यवस्थापन विश्वस्त छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण:

(क) यस अवधिमा संस्थाले कसैको विरुद्धमा कुनै मुद्दा दायर गरेको छैन र संस्थाको विरुद्धमा मुद्दा दायर भएको कुनै सूचना प्राप्त भएको छैन ।

(ख) संस्थाका संस्थापक वा संचालकले संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

(ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको सेयर कारोबार सम्बन्धी विज्ञप्ति:

(क) धितोपत्र विनियम बजाको खुल्ला बजार कारोवारले यस संस्थाको बजार मूल्य निर्धारण हुने हुँदा व्यवस्थापनको यस सम्बन्धमा कुनै टिप्पणी छैन ।

(ख) नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट www.nepalstock.com अनुसार गत त्रैमासिक अवधिमा यस संस्थाको शेयरको कारोवार निम्नानुसारले भएको देखिन्छ ।

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोबार दिन	कारोबार संख्या
१३७०	९६१	१३४४	५८	९४५१

५. समस्या तथा चुनौती:

(क) कोभिड-१९ को महामारी र संक्रमण नियन्त्रण गर्न गरिएका प्रयासहरूले समग्र अर्थतन्त्र नै प्रभावित गरेको र त्यसमा पनि विपन्न तथा न्यून आय भएका परिवारका सदस्य आबद्ध हाम्रो कार्यक्रममा नियमित कारोबार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि संचालन गर्न चुनौतिपूर्ण रहेको छ ।

(ख) दुर्गम क्षेत्रमा सेवा विस्तार गरि थप विपन्न परिवारमा सेवा प्रवाह गर्न आवश्यक पूर्वाधारको चुनौती ।

(ग) यस संस्थामा कारोबार गर्ने सदस्यहरूको बढ्दो दोहोरोपनालाई संस्थाले समस्या तथा चुनौतीको रूपमा लिएको छ ।

६. संस्थागत सुशासन:

संस्थागत सुशासन कायम गर्न यो वित्तीय संस्था सदैव प्रतिबद्ध रहेको छ । यस संस्थाले नेपाल राष्ट्र बैंकबाट जारी संस्थागत सुशासन लगायतका निर्देशनहरू पालना गर्नुको साथै प्रचलित ऐनहरू तथा कानूनहरूको परिपालना गरिएको छ । संस्थाको संचालक समिति, आन्तरिक लेखापरीक्षण विभाग र व्यवस्थापन समूह संस्थामा संस्थागत सुशासन कायम राख्न प्रतिबद्ध छन् । संस्थासंग भएका लिखित नीति, नियम र निर्देशिकाहरूले संस्थाको संचालन र सुशासनको सुनिश्चिता गरेको विश्वास छ ।

७. सत्य, तथ्यता सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतको उद्घोषण:

आजका भिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म संस्थाको तर्फबाट उत्तर दायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाईएको छैन ।